

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय

रुकुम (पश्चिम)



सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र
सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम
सार्वजनिक गरिएको
२०७७ श्रावण, भाद्र र असोज
सम्पादित प्रमुख क्रियाकलापहरूको विवरण



२०७७ कार्तिक



Contents

| | |
|---|----|
| १. जिल्ला प्रशासन कार्यालयको स्वरूप र प्रकृति..... | 1 |
| २. जिल्ला प्रशासन कार्यालयको काम कर्तव्य र अधिकार..... | 1 |
| ३. जिल्ला प्रशासन कार्यालयमा रहने कर्मचारी संख्या र कार्य विवरण..... | 3 |
| ४. जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा..... | 3 |
| ५. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी, सम्बन्धित शाखा प्रमुख..... | 6 |
| ६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि..... | 7 |
| ७. निर्णय गर्ने प्रक्रिया र अधिकारी : | 8 |
| १०. कार्यालय प्रमुख र सूचना अधिकारीको विवरण: | 10 |
| ११. आम्दानी , खर्च तथा आर्थिक कारोवारसम्बन्धी अद्यावधिक विवरण: | 10 |
| १२. सूचनाको हक अन्तर्गत सूचनाको हक माग्ने र पाउनेको विवरण : | 11 |
| १३. कार्यालयको वेबसाईट, सामाजिक सञ्जाल र सम्पर्क विवरण..... | 11 |

सुचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ५ को उपदफा (३) र (४) र नियमावली २०६५ को
नियम ३ बमोजिम प्रकाशनगरिएको बिबरण

आ.व.२०७७/०७८(२०७७ साल श्रावण देखि असोज मसान्त सम्मको)

१. जिल्ला प्रशासन कार्यालयको स्वरूप र प्रकृति


मुलुकको दैनिक प्रशासन लगायत कानूनी राज्यको अवधारणालाई कार्यान्वयनमा ल्याई शान्ति-सुरक्षा, अमनचयन र सुशासन कायम गर्ने सन्दर्भमा गृह प्रशासनको महत्वपूर्ण भूमिका रहन्छ । वि.सं.२०२८ सालमा जारी भएको स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जिल्लाको गृह प्रशासन संचालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम) को स्थापना भएको हो ।

यस जिल्लामा ३ वटा नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा स्थानीय तहहरू छन् भने यस अन्तर्गत ७३ वटा वडा कार्यालयहरू रहेका छन् । नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत रहेको यस कार्यालयले मूलतः जिल्लामा सुव्यवस्था, शान्ति सुरक्षा विपद् व्यवस्थापन, नागरिकता/राहदानी वितरण लगायत जिल्लाका विभिन्न कार्यालयहरूबीच संस्थागत समन्वय गर्दै, विकास निर्माणको अनुगमन र सार्वजनिक अपराध सम्बन्धी मुद्दाहरू कारवाही र किनारा लगाउने समेतका कार्यगर्दै नेपाल सरकारको प्रतिनिधिको रूपमा रही सार्वजनिक सेवा वितरण (Public Service Delivery) लाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूतिगर्ने समेतका कार्यहरू गर्दछ ।

२. जिल्ला प्रशासन कार्यालयको काम कर्तव्य र अधिकार

- जिल्लाको शान्ति सुरक्षा सम्बन्धी कार्यहरू गर्ने
- स्थानीय प्रशासन सञ्चालन गर्ने
- नागरिकता सम्बन्धी सेवा प्रदान गर्ने
- राहदानी सम्बन्धी सेवाप्रदान गर्ने
- मुद्दा तथा ठाडो उजुरी सुनुवाई गर्ने
- हातहतियार इजाजत तथा नवीकरण सम्बन्धी सेवा प्रदान गर्ने
- संस्था दर्ता तथा नवीकरण सम्बन्धी सेवा प्रदान गर्ने
- विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने
- अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धी कार्य गर्ने
- सुशासन/सार्वजनिक सेवा प्रवाह सम्बन्धी कार्य गर्ने

- सवारी साधन संचालन सम्बन्धी कानूनको कार्यान्वयन गर्ने
- गैरसरकारी संघ संस्था दर्ता र नवीकरण गर्ने
- सरकारी वा सार्वजनिक जग्गामा संरक्षण गर्ने ।
- लागू औषध नियन्त्रण गर्ने
- कार्यालय निरीक्षण तथा अनुगमन गर्ने ।
- बाल कल्याण तथा बाल अधिकार संरक्षण गर्ने ।
- भ्रष्टाचार नियन्त्रण गर्ने ।
- कल्याण धन र बेवारिसी धनको व्यवस्थापन गर्ने ।
- चिठ्ठा जुवा आदिको नियन्त्रण गर्ने ।
- सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ सेवन सार्वजनिक अपराध आदिको नियन्त्रण गर्ने ।
- मुआब्जा निर्धारण तथा वितरण गर्ने ।
- पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस गर्ने
- जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पतिको रेखदेख, सम्भार र मर्मत गर्ने गराउने ।
- जिल्ला स्थित कारागारको अनुगमन, नियमन र नियन्त्रण ।
- द्वन्द प्रभावितको पहिचान तथा राहत वितरण ।
- नाता प्रमाणित ।
- निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन
- जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग ।
- राष्ट्रिय अनुसन्धानसँगको समन्वय सूचना सङ्कलन र विश्लेषण ।
- जिल्लामा संचालित विकास निर्माण कार्यमा सहयोग ।
- कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारवाही र किनारा गर्ने
- जिल्ला भित्रको सार्वजनिक पार्टी, पौवा, धारा, कुवा, सत्तल, मन्दिर र धर्मशाला आदिको लगत राख्ने ।
- नेपाल सरकार र गृह मन्त्रालयबाट निर्देशित अन्य कार्यहरू


 प्रमुख जिल्ला अधिकारी

३. जिल्ला प्रशासन कार्यालयमा रहने कर्मचारी संख्या र कार्य विवरण

| सि.नं | दर्जा | श्रेणी | संख्या | पूर्ति | रिक्त | कार्य विवरण |
|-------|-----------------------------|------------------|--------|--------------------|-------|--|
| १ | प्रमुख जिल्ला अधिकारी | रा.प.द्वितीय | १ | १ | - | जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रूपमा रही जिल्लामा शान्ति सुव्यवस्था, सुशासन र सुरक्षा व्यवस्था मिलाउने । |
| २ | सहायक प्रमुख जिल्ला अधिकारी | रा.प. तृतीय | १ | १ | - | प्रत्यायोजित अधिकार बमोजिम कार्य गर्ने । |
| ३ | नायव सुब्बा | रा.प.अनं.प्रथम | ४ | ४ | - | फाँट प्रमुख भई सम्बन्धित फाँटले गर्ने तोकिएका कार्य सम्पादन गर्ने |
| ४ | लेखापाल | रा.प.अनं.प्रथम | १ | १ | - | नियमानुसार लेखा सम्बन्धी श्रेस्ता राख्नेलेखापरीक्षण गराउने । |
| ५ | कम्प्युटर अपरेटर | रा.प.अनं.प्रथम | २ | २ | - | सूचना प्रविधि तथा कम्प्युटर सम्बन्धी कार्य गर्ने । |
| ६ | खरिदार | रा.प.अनं.द्वितीय | ४ | ४ | - | सम्बन्धित फाँट प्रमुखको मातहतमा रही तोकिएको कार्य गर्ने । |
| ७ | ह.स.चा. | श्रेणी विहिन | १ | १ करार | - | सवारी साधन चलाउने र आवश्यकतानुसार कार्यालयको अन्य कामकाज गर्ने । |
| ८ | कार्यालय सहयोगी | श्रेणी विहिन | ६ | १ स्थायी ५ करार | - | सरसफाई चिठी पत्र लगायतका कार्य गर्ने । |
| ९ | विवरण दर्ता अपरेटर | रा.प.अनं.प्रथम | १ | करार | - | राष्ट्रिय परिचय पत्रको विवरण दर्ता सम्बन्धि कार्य |
| १० | दर्ता सहयोगी कर्मचारी | श्रेणी विहिन | १ | करार | - | राष्ट्रिय परिचय पत्रको विवरण दर्ताका लागी फाराम भर्ने र सरसफाइ सम्बन्धि कार्य |
| | जम्मा | | २२ | २२ | ० | |

४. जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा

क) स्थानीय प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी सेवा :

- नाम,थर वा उमेर आदि प्रमाणित ।
- नाबालकको उमेर प्रमाणित ।
- पेन्सन तथा रहलपहल सिफारिस ।
- दलित आदिवासी जनजाति प्रमाणित , ।
- पत्रपत्रिका दर्ता ।
- छापाखाना दर्ता ।
- पारिवारिक विवरण प्रमाणित ।



- नाता प्रमाणित ।
- विविध कार्य ।

ख) राहदानी सम्बन्धी सेवा:

- राहदानी फाराम संकलन ।
- द्रुत सेवा (अभिलेख प्रमाणित) ।
- राहदानी वितरण ।
- MRP को विवरण संशोधन ।

ग) नागरिकता सम्बन्धी सेवा:

- वंशजको आधारमा नागरिकताको प्रमाण पत्र वितरण ।
- वैवाहिक अंगीकृत नागरिकताको प्रमाण पत्र वितरण ।
- नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वितरण ।
- थर जन्म मिति संशोधन ।

घ) मुद्दा तथा ठाडो उजुरी सम्बन्धी सेवा:

- गुनासो वा ठाडो उजुरी ।

ङ) हातहतियार इजाजत तथा नवीकरण सम्बन्धी सेवा:

- हातहतियार इजाजतनवीकरण र स्वामित्व हस्तान्तरण , नामसारी , ।

च) संस्था दर्ता तथा नवीकरण सम्बन्धी सेवा :

- संस्था दर्ता ।
- संस्था नवीकरण ।
- संस्थाको विधान संशोधन ।
- जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृति ।

छ) विपद् व्यवस्थापन सम्बन्धी सेवा:

- जिल्ला विपद् व्यवस्थापन समितिको बैठक व्यवस्थापन ।
- विपद् सम्बन्धी कार्ययोजना निर्माण ।
- विपद् जोखिम न्यूनीकरणका लागि तयारी ।
- विपद् भएको क्षति विवरण संकलन ।
- विपद् पीडित भएकाहरुलाई क्षतिपूर्ति एवं राहत वितरण तथा पुनस्थापना: ।

ज) अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धी सेवा:

अख्तियार दुरुपयोग सम्बन्धी उजुरी एवं निवेदनहरु उपर छानबिन ।

झ) सुशासन/सार्वजनिक सेवा प्रवाह सम्बन्धी सेवाहरु


- सहायता कक्ष सञ्चालन

कार्यालयबाट प्रवाह हुने विभिन्न सेवाहरुको प्रक्रियाका वारेमा सेवाग्राहीहरुलाई सहयोग गर्ने साथै निवेदन, फारमहरुसमेत Help Desk बाट नै वा सम्बन्धित शाखाबाट नै लेख्ने/भर्ने व्यवस्था मिलाइएको छ ।

- सेवाग्राहीहरुका लागि नि:शुल्क फ्याक्स तथा इमेल सेवा

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको आवश्यक कागजात मगाउन तथा पठाउन कार्यालयमै निशुल्क फ्याक्स र कार्यालयबाट ईमेल मार्फत पठाउने र हेर्ने व्यवस्था मिलाईएको छ।

- **लैङ्गिकमैत्री तथा अपाङ्गमैत्री शौचालय व्यवस्थापन**
कार्यालयमा पुरुष तथा महिला सेवाग्राहीहरू तथा अपाङ्गका लागि छुट्टा छुट्टै शौचालयको व्यवस्था गरिएको छ ।
- **कार्यालयका गतिविधिहरू Web site/Facebook page मार्फत नियमित रूपमा अद्यावधिक**
कार्यालयका सम्पूर्ण गतिविधि, प्रगती विवरण, सूचना, जानकारीहरूलाई कार्यालयको Web site/Facebook page मार्फत नियमित रूपमा अद्यावधिक गरी सार्वजनिक गर्ने गरिएको छ । जसबाट सेवाग्राहीहरूको सूचनाको हक कार्यान्वयनमा सुनिश्चित भएको छ ।
- **सुशासन कायम गर्न र सेवामैत्री कार्यालय बनाउन गरिएका अन्य सुधारका प्रयासहरू:**
 - प्रवेशद्वारमा सहायता कक्ष, स्तनपान कक्षको स्थापना गर्ने प्रकृया शुरु
 - सेवाग्राही जनसमुदायको सुविधा र हितलाई मध्यनजर गर्दै सरल र सहज रूपमा सेवाप्रदान गर्ने उद्देश्यले यस कार्यालयले स्थानीय तह वा वडा कार्यालयबाट सिफारिस भै आएको विषयमा कार्यालयबाट सेवा लिन थप निवेदन दिइरहनु नपर्ने वा निवेदन आवश्यक नपर्ने व्यवस्था गरेको छ।
 - कर्मचारीको स्पष्ट कार्य जिम्मेवारी र नियमित अनुगमनको व्यवस्था
 - सेवाग्राहीको विश्राम कक्षको व्यवस्था
 - सेवाग्राहीले बाहिरी जिल्लाबाट जुटाउनुपर्ने अन्य प्रमाण कागजातहरू कार्यालयकै तर्फबाट झिकाइने व्यवस्था ।
 - कार्यालयमा विचौलियाको प्रवेशलाई निषेध गरिएको ।
 - भ्रष्टाचारमा शून्य सहनशिलताको नीति कार्यान्वय गरिएको
 - सेवा प्रभावकारीताको लागि स्थानीय तहसँग समन्वय
 - सेवाग्राहीको प्रकृति अनुसार सेवा प्रवाहको व्यवस्था
 - विवाद, द्वन्द र गुनासोलाई तत्काल सम्बोधन गर्ने व्यवस्था
 - अपराध जन्य गतिविधि उपर कडा निगरानी
 - वार्षिक कार्ययोजना तयार गरी लागू गरिएको
 - सूचना अधिकारीका लागि छुट्टै सम्पर्क नम्बरको व्यवस्था गर्ने तयारी भइरहेको ।
 - सबै कार्यालयका नागरिक वडापत्र एकिकृत गरी प्रकाशन गर्ने तयारी भइरहेको ।



- सबै कार्यालयका जग्गा, भवन तथा सवारी साधनको विवरण एकिकृत गरी प्रोफाइल तयार गर्ने कार्य भइरहेको ।
- जिल्लामा शान्ति सुरक्षा कायम गर्न एकिकृत जिल्ला सुरक्षा योजना तथा चाडपर्व लक्षित सुरक्षा योजना तयार गरी लागु गरिएको ।
- जिल्ला स्तरीय लागू औषध नियन्त्रण कार्ययोजना तयार गरी लागु गरिएको ।
- सरकारी सवारी साधनको दुरुपयोग नियन्त्रण गर्न कार्यविधि तर्जुमा गरी लागू गरिएको ।
- कार्यालयको पुरानो नागरिक वडापत्रलाई अद्यावधिक गरी प्रकाशन गरिएको, कार्यालयको Layout लाई सेवाग्राहीमैत्री बनाइएको ।

५. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी, सम्बन्धित शाखा प्रमुख

| सि.नं | शाखाको नाम | पद | जिम्मेवार पदाधिकारी | कार्य विवरण |
|-------|--|-----------------------------|---------------------|---|
| १ | प्रमुख जिल्ला अधिकारी ज्यूको कार्यकक्ष | प्रमुख जिल्ला अधिकारी | बद्रीनाथ गौहे | प्रमुख जिल्ला अधिकारीको रूपमा जिल्लाको सुरक्षा व्यवस्थापन र अन्य प्रशासनिक नेतृत्व गर्ने |
| २ | सहायक प्रमुख जिल्ला अधिकारी ज्यूको कार्यकक्ष | सहायक प्रमुख जिल्ला अधिकारी | शेरबहादुर पुन | सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्य गर्ने |
| ३ | स्थानीय प्रशासन / शान्ति सुरक्षा | नायव सुब्बा | तोषराज के.सी. | जिल्लाको समग्र सामान्य प्रशासनसंचालन, कर्मचारीप्रशासन सम्बन्धी आन्तरिकव्यवस्थापन, विपद् व्यवस्थापन र शान्ति सुरक्षा सम्बन्धी सम्पूर्ण कार्य |
| | | कम्प्युटर अपरेटर | जयराम के.सी. | |
| | | का.स. | बिनाराम खड्का | |
| ४ | मुद्दा शाखा | खरिदार | देवबहादुर वली | मुद्दा दर्ता, मुद्दा व्यवस्थापन ठाडो उजुरी तथा गुनासो उपर कारवाही र सिफारिस । |
| | | खरिदार | कल्पना शाही | |
| ३. | नागरिकता शाखा | नायव सुब्बा | जितविर विष्ट | वंशज, जन्मको आधारमा नागरिकता प्रदान गर्ने अंगीकृत नागरिकताका हकमा प्रकृया पुरा गरी पेश गर्ने । नाबालक परिचय पत्र जारी गर्ने । |
| | | नायव सुब्बा | तुलविर के.सी. | |
| | | कम्प्युटर अपरेटर | दिलिप वि.सी. | |
| | | खरिदार | एकेन्द्रा घर्ती | |
| | | का.स. | जसविर खत्री | |
| ५ | राहदानी शाखा | नायव सुब्बा | यमा के.सी. बुढा | राहदानी फाराम संकलन, तयारी राहदानी वितरण |
| | | का.स. | खिमबहादुर के.सी. | |
| ६ | आर्थिक प्रशासन शाखा | लेखापाल | शुसिला खड्का दहाल | राजश्व र आर्थिक कारोवार सम्बन्धी कार्य |
| ७ | राष्ट्रिय परिचय | विवरण दर्ता | गोपीलाल शर्मा | राष्ट्रिय परिचय पत्रको |

| | | | | |
|---|---|-----------------------|---------------|---|
| ७ | राष्ट्रिय परिचय पत्र विवरण दर्ता स्टेशन | विवरण दर्ता अपरेटर | गोपीलाल शर्मा | राष्ट्रिय परिचय पत्रको विवरण दर्ता सम्बन्धि कार्य |
| | | दर्ता सहयोगी कर्मचारी | अर्जुन विष्ट | |

६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

(नागरिक वडापत्रानुसार)

| सि.नं. | प्रदान गरिने सेवा | लाग्ने दस्तुर रु | लाग्ने अवधि | कैफियत |
|--------|--|---|----------------------|--------|
| १ | वंशजको आधारमा नयाँ नेपाली नागरिकताको प्रमाण पत्र वितरण | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| २ | नागरिकताको प्रतिलिपि वितरण | रु १३१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| ३ | वैवाहिक अंगीकृत नागरिकताको प्रमाण पत्र वितरण | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| ४ | राहदानी फाराम संकलन | नावालक रु २५००१- साधारण रु ५००० (पूनः बनाउँदा दोब्बर) | प्रक्रिया पुगेकै दिन | |
| ५ | द्रुत सेवा अभिलेख प्रमाणित | - | प्रक्रिया पुगेकै दिन | |
| ६ | राहदानी वितरण | - | तुरुन्त | |
| ७ | गुनासो वा ठाडो उजुरी | रु १०१- को हुलाक टिकट | यथाशीघ्र | |
| ८ | नाम, थर उमेर आदि प्रमाणित | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| ९ | नावालकको उमेर प्रमाणित | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| १० | पेन्सन तथा रहलपहल सम्बन्धी सिफारीस | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| ११ | संस्था दर्ता | रु १,०००१- | प्रक्रिया पुगेकै दिन | |
| १२ | संस्था नवीकरण | रु ५००१- | प्रक्रिया पुगेकै दिन | |
| १३ | संस्थाको विधान संशोधन | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| १४ | जिल्लामा संस्थाको शाखा खोल्ने | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |

| सि.नं. | प्रदान गरिने सेवा | लाग्ने दस्तुर रु | लाग्ने अवधि | कैफियत |
|--------|-------------------------------------|--|----------------------|--------|
| | स्वीकृति | | दिन | |
| १५ | दलित आदिवासी जनजाती सिफारिस | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| १६ | पत्रपत्रिका दर्ता | दैनिक १,०००१- अर्ध साप्ताहिक ७०० साप्ताहिक ५००१- पाक्षिक ३००१- मासिक २००१- | प्रक्रिया पुगेकै दिन | |
| १७ | छापाखाना दर्ता | रु १,०००१- | प्रक्रिया पुगेकै दिन | |
| १८ | हातहतियार नामसारी | रु १,०००१- | प्रक्रिया पुगेकै दिन | |
| १९ | हातहतियार नवीकरण | रु ३००१- | प्रक्रिया पुगेकै दिन | |
| २० | थर जन्म मिति संशोधन | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| २१ | नाता प्रमाणित | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| २२ | क्षतिपूर्ति एवं राहत वितरण | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| २३ | सार्वजनिक अपराध सम्बन्धी मुद्दा | रु १०१- को हुलाक टिकट | कानून बमोजिम | |
| २४ | अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा | रु १०१- को हुलाक टिकट | यथाशीघ्र | |
| २५ | अन्य मुद्दा | रु १०१- को हुलाक टिकट | यथाशीघ्र | |
| २६ | विष्फोटक पदार्थ ईजाजतपत्र— | रु १०१-को हुलाक टिकट | यथाशीघ्र | |
| २७ | विष्फोटक पदार्थ ईजाजतपत्र नवीकरण | रु.३०१- | प्रक्रिया पुगेकै दिन | |

७.निर्णय गर्ने प्रक्रिया र अधिकारी :

क) निर्णय गर्ने प्रकृया : सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ र नियमावली २०६५, सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५ एवं सूचनाको हक सम्बन्धी ऐन, २०६४ लगायत प्रचलित कानूनबमोजिम ।

ख) निर्णय गर्ने अधिकारी :

- प्रमुख जिल्ला अधिकारी ।
- सहायक प्रमुख जिल्ला अधिकारी: प्रमुख जिल्ला अधिकारीवाट अधिकार प्रत्यायोजन भए बमोजिम

(Handwritten signature)

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी : प्रचलित कानून बमोजिम ।

९. सम्पादन गरेको कामको विवरण : (२०७७ श्रावण देखि असोज मसान्त सम्मको)

| सिनं. | सम्पादन गरेको काम | कामको परिमाण | कै. |
|-------|----------------------------------|--------------|-----|
| १ | नयाँ नागरिकता वितरण | ८१२ | |
| २ | नागरिकताको प्रतिलिपि वितरण | ४१६ | |
| ३ | पुरानो नागरिकता अभिलेखिकरण | - | |
| ४ | नाबालक परिचय पत्र | ९८ | |
| ५ | राहदानी द्रुत सिफारिस | ६६ | |
| ६ | साधारण राहदानी फारम संकलन | १४१ | |
| ७ | राहदानी वितरण | ५२ | |
| ८ | गुनासो वा ठाडो उजुरी | | |
| ९ | नाम, थर उमेर आदि प्रमाणित | ११ | |
| १० | सिसि क्यामेराज जडान जानकारी | - | |
| ११ | पेन्सन र रहलपहल सिफारिस | - | |
| १२ | संस्था दर्ता | ५ | |
| १३ | संस्था नवीकरण | ६ | |
| १४ | संस्थाको विधान संशोधन | - | |
| १५ | दलित/आदिवासी जनजाती प्रमाणित | १०१ | |
| १६ | पत्रपत्रिका दर्ता | - | |
| १७ | हातहतियार नामसारी | - | |
| १८ | हातहतियार नवीकरण | १ | |
| १९ | विष्फोटक पदार्थ इजाजतपत्र नवीकरण | - | |
| २० | मुद्दा दायर | ६ | |
| २१ | मुद्दा फछ्यौट | ५ | |
| २२ | राहत वितरण | ३९४०००।- | |
| २३ | सहायता कक्षबाट सेवा लिने संख्या | - | |
| २४ | कार्यालय अनुगमन | ५ | |
| २५ | विभिन्न किसिमका बैठक | | |
| क | जिल्ला सुरक्षा समिति बैठक | ३० | |

| सिनं. | सम्पादन गरेको काम | कामको परिमाण | कै. |
|-------|--|--------------|-----|
| ख | जिल्ला विपद् व्यवस्थापन समितिको बैठक | २ | |
| ग | जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक | ४ | |
| घ | जिल्ला अनुगमन तथा मुल्याङ्कन समितिको बैठक | १ | |
| ङ | राजमार्गमा हुने अवरोध हटाउने जिल्ला स्तरीय समन्वय समितिको बैठक | १ | |
| च | कार्यालय प्रमुखको बैठक | ३ | |
| छ | सूचना अधिकारीको बैठक | १ | |
| ज | अन्तर जिल्ला समन्वय बैठक | २ | |
| झ | लागू औषध नियन्त्रण जिल्ला अनुगमन तथा समन्वय समितिको बैठक | १ | |
| ञ | स्थानिय तहका प्रमुख तथा प्रशासकिय अधिकृतसंगको समन्वय बैठक | २ | |
| ट | गैर सरकारी संघ संस्था संगको अन्तरक्रिया बैठक | १ | |

१०. कार्यालय प्रमुख र सूचना अधिकारीको विवरण:

क) कार्यालय प्रमुख :

- नाम : बद्रानाथ गैहे
- पद : प्रमुख जिल्ला अधिकारी
- सम्पर्क नं. : ९८५७८३७७७७

ख) सूचना अधिकारी :

- नाम : शेरवहादुर पुन
- पद : सहायक प्रमुख जिल्ला अधिकारी
- सम्पर्क नं. : ९८५७८२००९०

११. आम्दानी: खर्च तथा आर्थिक कारोवारसम्बन्धी अद्यावधिक विवरण ,

क. कार्यालयको राजस्व सम्बन्धी विवरण: २०७७ श्रावण देखि असोज मसान्त सम्मको

| विवरण | रकम | कैफियत |
|-------|-----|--------|
| | | |

| | | |
|--------------------------|----------|--|
| राहदानी वापत | ५८७५००१- | |
| संघ संस्था दर्ता /नवीकरण | ३०००१- | |
| परीक्षा शुल्क | - | |
| प्रशासनिक दण्ड जरिवाना | ६५४००१- | |
| हतियार नवीकरण | - | |
| जम्मा | ६५५९००१- | |

ख.कार्यालयको खर्च सम्बन्धी विवरण:२०७७ श्रावण देखि असोज मसान्त सम्मको

| सि.नं. | शिर्षक बजेट(आम्दानी) | २०७७ श्रावण देखि असोज मसान्त खर्च | खर्च (प्रतिशतमा) | |
|--------|----------------------|-----------------------------------|------------------|-------|
| १. | चालु | १३३९८०००१- | ३४०२२३५।४६ | २५.३९ |
| २. | पूजीगत | ९०००००१- | - | - |

१२. सूचनाको हक अन्तर्गत सूचनाको हक माग्ने र पाउनेको विवरण :

स्थानीय सञ्चार माध्यम/पत्रकारहरूसंग नियमित भेटघाट,अन्तर्क्रिया हुनेगरेको ।

१३. कार्यालयको वेबसाईट, सामाजिक सञ्जाल र सम्पर्क विवरण

कार्यालयको वेब साईट: daorukumwest.moha.gov.np

कार्यालयको सामाजिक संजाल : www.facebook.com/daorukumwest56

कार्यालयको सम्पर्क नं. : ०८८-५३००९०

०८८-५३००४०

कार्यालयको इमेल ठेगाना : daorukum@gmail.com

daorukum@moha.gov.np

सूचना अधिकारी

नाम थर :शेरबहादुर पुन

पद : सहायक प्रमुख जिल्ला अधिकारी

कार्यालय प्रमुख

नाम थर : बढीनाथ गैहे

पद : प्रमुख जिल्ला अधिकारी

प्रमुख जिल्ला अधिकारी